

मौलापुर नगरपालिकाको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको आर्थिक विधेयक,
२०८२

२०८२ सालको विधेयक नं. २

प्रस्तावना: मौलापुर नगरपालिकाको आर्थिक वर्ष २०८२/०८३ को अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्नको निमित्त स्थानीय कर तथा शुल्क निर्धारण गर्ने, छुट दिने तथा आय संकलनको प्रशासनिक व्यवस्था गर्न वाञ्छनीय भएकोले,

नेपालको संविधानको धारा २२८ को उपधारा (२) बमोजिमको प्रयोजनार्थ मौलापुर नगर सभामा पेश गर्न नगर कार्यपालिकाबाट यो आर्थिक विधेयक स्वीकृत गरेको छ।

१. संक्षिप्तनाम र प्रारम्भ: (१) यस ऐनको नाम "मौलापुर नगरपालिकाको आर्थिक ऐन, २०८२" रहेको छ।

(२) यो ऐन २०८२ साल साउन १ गतेदेखि मौलापुर नगरपालिकाको क्षेत्रमा लागू हुनेछ।

२. परिभाषा :विषयवा प्रसंगले अर्को अर्थ नलागेमा यस ऐनमा,

(क) "ऐन" भन्नाले मौलापुर नगरपालिकाको आर्थिक ऐन, २०७९, सम्झनुपर्छ।

(ख) "कार्यपालिका" भन्नाले मौलापुर नगर कार्यपालिका सम्झनुपर्छ।

(ग) "नगरपालिका" भन्नाले मौलापुर नगरपालिका सम्झनुपर्छ।

(घ) "फर्म" भन्नाले प्रचलित कानून बमोजिमदर्ता भएको वानभएको जुन सुकै फर्म सम्झनुपर्छ।

(ङ) "व्यक्ति" भन्नाले यस ऐनबमोजिम कर तिर्नुपर्ने दायित्वभएको जुनसुकै व्यक्ति सम्झनुपर्छ।

(च) "सभा" भन्नाले मौलापुर नगरपालिकाको सभा सम्झनुपर्छ।

(छ) "संविधान" भन्नाले नेपालको संविधानलाई सम्झनुपर्छ।

३. सम्पत्ति कर :नगरपालिकाको क्षेत्रभित्रको घर र घरले चर्चेको घरजग्गामा अनुसूची-१ बमोजिम सम्पत्ति कर लगाइने र असुल उपर गरिनेछ।

४. भूमिकर (मालपोत) : नगरपालिकाको क्षेत्रभित्रदफा ३ बमोजिम बाहेकको अन्य जग्गामा अनुसूची-२ बमोजिमको भूमिकर (मालपोत) असुल उपर गरिनेछ।

५. घर जग्गाबहाल कर :नगरपालिकाको क्षेत्रभित्रकुनै व्यक्तिवा संस्थाले भवन, घर, पसल, ग्यारेज,गोदाम, टहरा, छप्पर, जग्गावापोखरी पूरै वाआंशिकतवरले बहालमादिएकोमा अनुसूची-३ बमोजिम घरजग्गाबहाल कर लगाइने र असुल उपर गरिनेछ।

६. व्यवसाय कर : नगरपालिकाको क्षेत्र भित्र व्यापार, व्यवसाय वा सेवामा पृजित गर्न लगानी र आर्थिक कारोवारका आधारमा अनुसूची-३ बमोजिम व्यवसाय कर लगाइने र असुल उपर गरिनेछ ।
७. बहाल बिटौरी शुल्क : नगरपालिकाको क्षेत्रभित्र आफूले निर्माण ,रेखदेख वा सञ्चालन गरेका अनुसूची-३ उल्लेखित हाटबजार वापसलमा सोही अनुसूचिमा भएको व्यवस्था अनुसार बहाल बिटौरी शुल्क लगाइने र असुल उपर गरिनेछ ।
८. पार्किङ शुल्क : नगरपालिकाको आफ्नो क्षेत्र भित्र कुनै सवारीलाई पार्किङ सेवा उपलब्ध गराए वापत अनुसूचि-३ पार्किङ शुल्क असुल उपर गरिनेछ ।
९. जडीबुटी, कबाडी र जीवजन्तु कर : नगरपालिकाको क्षेत्रभित्र कुनै व्यक्ति वा संस्थाले जडीबुटी, कबाडी माल र प्रचलित कानूनले निषेध गरिएको जीवजन्तु बाहेकका अन्य मृत वा मारिएका जीवजन्तुको हाड, सिङ, प्वाँख, छाला जस्ता वस्तुको व्यवसायीक कारोवार गरेवापत अनुसूची-३ बमोजिम कर लगाइने र असुल उपर गरिनेछ ।
१०. सवारी साधन कर : नगरपालिकाको क्षेत्रभित्र सञ्चालनभएका सवारी साधनमा अनुसूची-३ बमोजिम सवारी साधन कर लगाइने र असुल उपर गरिनेछ ।
तर, प्रदेश कानून स्वीकृत भई सो कानूनमा अन्यथा व्यवस्था भएकोमा सोही बमोजिम हुनेछ ।
११. विज्ञापन कर :नगरपालिकाको क्षेत्रभित्र हुने विज्ञापनमा अनुसूची-३ बमोजिम विज्ञापन कर लगाइने र असुल उपर गरिनेछ ।
१२. सेवाशुल्क, दस्तुर : नगरपालिकाले निर्माण, संचालन वाव्यवस्थापन गरेको अनुसूचि-३ बमोजिम शुल्क लगाइने र असुल उपर गरिनेछ ।
१३. प्राकृतिक स्रोत साधनको बिक्रीको न्यूनतम दर :मौलापुर नगरपालिकाले आफ्नो भौगोलिक क्षेत्रभित्र रहेका नदी, खोला, बगर, सार्वजनिक जग्गा, ऐलानी जग्गाको प्राकृतिक सम्पदाबाट उपलब्ध हुने ढुङ्गा, गिट्टी, बालुवा, माटो जस्तै वस्तु र काठ दाउरामा अनुसूची-३ बमोजिमको न्यूनतम दररेट कायम गरी प्रचलित कानून बमोजिम बिक्री गर्न सक्नेछ ।
१४. कर छुट नहुने : यस ऐन बमोजिम कर तिर्ने दायीत्व भएका व्यक्ति वा संस्थाहरुलाई कुनै पनि किसिमको कर छुट हुने छैन ।
१५. कर तथा शुल्क संकलन सम्बन्धि कार्यविधि : यो ऐनमा भएको व्यवस्था अनुसार कर तथा शुल्क संकलन सम्बन्धि कार्यविधि नगरपालिकाले तोके अनुसार हुनेछ ।
१६. अन्यव्यवस्था : नगरपालिकाले विषयगतशाखा, वडा लगायत कार्यालयबाट सेवाप्रवाह गर्दा सेवाग्राहीले बुझाउनु पर्ने कर, शुल्क, दस्तुर वा जरिवानालाई सेवासँग आवद्ध गरी असुल उपर गर्नु पर्नेछ । तर नागरिकता सिफारिस व्यक्तिगत घटना दर्ता जस्ता कार्यलाई शुल्क रहित सेवा प्रवाह गर्न बाधा पर्ने छैन ।
१७. ऐन बमोजिम भए गरेको मानिने : यो ऐन जारी हुनु भन्दा अघि भए गरेका कार्य यसै ऐन बमोजिम भए गरेको मानिनेछ ।

Signature

Signature

अनुसूची-३

(दफा, ५, ६, ७, ८, ९, १०, ११, १२ सँग सम्बन्धित)

आ.व. ०८२/०८३मालागु हुने करहरुको दर

	क्र.सं	दस्तुर, कर, शुल्कमहशुलशिर्षक	रकम	कैफियत
क.		दस्तुर/नवीकरण		
	१.	उद्योग नामसारी	कर छुट गरिएको छ	
	२.	व्यवसायनामसारी	कर छुट गरिएको छ	
ख.		ठेक्का पट्टा लाईसेन्सको लागि दस्तुर	कर छुट गरिएको छ	
	३.	घ श्रेणी	कर छुट गरिएको छ	
ग.		ठेक्का पट्टा लाईसेन्सको नवीकरण	कर छुट गरिएको छ	
	४.	घ श्रेणी लाईसेन्स नवीकरण	कर छुट गरिएको छ	
घ.		उद्योग / व्यवसायदर्ता दस्तुर	कर छुट गरिएको छ	
ड.		विद्यालयनिजी	कर छुट गरिएको छ	
	५.	क्याम्पस स्तर	कर छुट गरिएको छ	
	६.	मा.वि.स्तर	कर छुट गरिएको छ	
	७.	नि.मा.वि.स्तर	कर छुट गरिएको छ	
	८.	प्रा.वि.स्तर	कर छुट गरिएको छ	
च.		विद्युतसिफारिस	कर छुट गरिएको छ	
	९.	उद्योग	कर छुट गरिएको छ	
छ.		व्यवसाय कर	श्रेणी क (वार्षिक)	श्रेणी ख
	१०.	मदिरा खुद्रा	कर छुट गरिएको छ	कर छुट गरिएको छ
	११.	पेट्रोलियमपदार्थ	कर छुट गरिएको छ	
	१२.	सेलर मिल	कर छुट गरिएको छ	
	१३.	वाणिज्य बैंक	कर छुट गरिएको छ	
	१४.	फाइनान्सकम्पनी	कर छुट गरिएको छ	
	१५.	मनी ट्रान्सफर संस्था	कर छुट गरिएको छ	
	१६.	निजी अस्पताल, क्लिनिक, फार्मसी	कर छुट गरिएको छ	

Signature

Signature

	१८.	चिरानमिल	कर छुट गरिएको छ	
	१९.	सहकारी संस्था	कर छुट गरिएको छ	
	२०.	ईटा उद्योग	कर छुट गरिएको छ	
ज.		ठेक्काको लागि न्यूनतम अंक निर्धारण		
	२१.	माछा ठेक्का भकुवा	न्यूनतम रु. ३०,०००।००	
	२२.	माछा ठेक्का अडुवा	३०,०००।००	
	२३.	माछा ठेक्का बकैया	३०,०००।००	
	२४.	प्रति टेलर बालुवा बकैया	४००।००	
	२५.	बालुवा ठेक्का बकैया	३०००००।००	
भ.		घर नक्सापास (प्रतिवर्ग फीट)		
	२६.	नयाँ घर नक्सापास (प्रतिवर्ग फीट)	कर छुट गरिएको छ	
	२७.	पुरानो घर नक्सापास (प्रतिवर्ग फीट)	कर छुट गरिएको छ	
ज.		घर भाडा कर		
	२८.	बहाल आयको १० प्रतिशत	कर छुट गरिएको छ	